

# Psa

## Chapter 91

Nepali Interlinear

Reference: Nepali ERV

יְתִלְוֶנּוּ: שְׂרֵי בְּצֵל עֲלֵיוֹן בְּסִתָּר יֵשֵׁב 1  
— — छायामा-विश्राम-पाउनेछ सर्वशक्तिमान्को लुकेको-ठाउँमा-बस्छ जो-सर्वोच्चको  
H7706 H6738 H3427

तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।

בּוֹ: אֲבָטַח- אֱלֹהֵי מְצוּדָתִי מַחְסֵי לַיהוָה אֲמֹר 2  
— — म-तपाईंमा-भरोसा-राख्छु मेरो-परमेश्वर तपाईं-मेरो-शरण-र-किल्ला मैले-परमप्रभुको-बारेमा-भन्छु  
H0982 H0430 H4268 H3068 H0559

म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”

הַיּוֹת: מְדַבֵּר יְקוֹשׁ מִפֶּחַ יִצְיָלוּ: הוּא כִּי 3  
— — उहाँको-विश्वसनीयता छुटाउनुहुन्छ शिकारीको-पासोबाट-र-विनाशकारी-महामारीबाट किनभने-उहाँले-तिमीलाई  
H1942 H1698 H3353 H5337 H1931

परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।

תַּחֲסֶה: כְּנִפְיֹי וְתַחַת- לָךְ יִסֹּף: וּבְאֲבָרְתֹו 4  
ढाल-र-कवच-हो उहाँको-विश्वसनीयता तिमी-शरण-पाउनेछौ र-उहाँको-पखेटामुनि तिमीलाई-ढाक्नुहुन्छ उहाँले-आफ्नो-पखेटाले  
H2620 H3671 H8478 H0084

צָנָה: וְסַחֲרָה אֲמַתָּו: 5  
— — H0571 H5507

तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।

יּוֹמָם: יַעֲרֹף מְחַיֵּץ לַיְלָה מַפְחָד תִּירָא לֵא- 5  
— — तीरसँग-पनि दिनमा-उड्ने न-डराउनु-पर्छ तिमी-रातिको-आतंकसँग  
H3119 H2671 H3915 H6343 H3372 H3808

तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।

צַהָרִים: יְשׁוּר מְקַטֵּב יִקְלָה: בְּאֶפֶל מְדַבֵּר 6  
— — विपत्तिसँग-पनि र-मथ्यान्हमा-विनाश-गर्ने अन्धकारमा-हिँड्ने-महामारीसँग  
H7736 H6986 H1980 H0652 H1698

तिमी राती चल्ने रूढीदेखि र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौं।

לֵא: אֱלֹהֵי מוֹמִינָה וְרַבְבָּה אֱלֹהֵי מוֹצְדֵי: יִפֹּל 7  
— — तिम्रो-नजिक-आउने-छैन र-दाहिने-छेउमा-दश-हजार-लडे-पनि तिम्रो-छेउमा-हजार  
H3808 H0413 H3225 H7233 H0505 H6654 H5307

יְנֹשׁ: 8  
— — H5066

तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि।

8  
 תְּבִיטִי בְּעֵינַי רָק וְשִׁלְמַת רְשָׁעִים תִּרְאֶה:  
 देखेछौ र-दुष्टहरूको-दण्ड तिमी-आँखाले-मात्रै  
[H7200](#) [H7563](#) [H8011](#) [H5027](#) [H7535](#)

हेर मात्र, अनि तिमीले देखे छौ ती दुष्ट मानिसहरू दण्डित भएको।

9  
 מַחְסֵי יְהוָה אֶתְּהָ אֶתְּהָ כִּי-  
 सर्वोच्चलाई-आपनी-निवास-बनाएका-छौ आपनी-शरण-बनाएका-छौ किनभने-तिमीले-परमप्रभुलाई  
[H4268](#) [H3068](#)

מַעֲנֵהָ:  
[H4583](#)

किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।

10  
 לֹא- יָנַע רָעָה אֶלְיָי תֹּאמַר  
 र-कुनै-प्रहार-तिम्रो-तम्बूको-नजिक-आउने-छैन तिम्रो-माथि-कुनै-विपत्ति-आउने-छैन  
[H7126](#) [H3808](#) [H5061](#) [H0413](#) [H0579](#) [H3808](#)

בְּאֵהָרָי:  
[H0168](#)

तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।

11  
 לֹא- לְשִׁמְרָתְךָ לָךְ יִצְוָה- מוֹלְאֵכֶיךָ כִּי-  
 तिम्रो-रक्षा-गर्नको-निम्ति-आज्ञा-दिनुहुन्छ तिम्रो-सबै-बाटोहरूमा किनभने-उहाँले-आफ्ना-दूतहरूलाई  
[H3605](#) [H8104](#) [H6680](#) [H4397](#)

יִרְכָּבֶיךָ:  
[H1870](#)

परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।

12  
 רִגְלֵיךָ בְּאֲבָן תִּנְהַךְ יִשְׂאוּנְךָ כַּפַּיִם עַל-  
 न-ठोक्कियोस् ताकि-तिम्रो-खुट्टामा-ढुंगाले तिनीहरूले-तिमीलाई-हातमा-बोक्नेछन्  
[H7272](#) [H0068](#) [H5062](#) [H6435](#) [H5375](#) [H3709](#)

तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।

13  
 וְתַנִּין: כְּפִיר תִּרְחַם תִּרְחַם וּפְתָן עַל-  
 कुल्चनेछौ र-जवान-सिंह-र-अजिगरलाई हिँड्नेछौ तिमी-सिंह-र-सर्पमाथि  
[H7429](#) [H1869](#) [H6620](#) [H7826](#)

तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिँड्ने शक्ति पाउनेछौ।

14  
 כִּי- אֶשְׁנֶה וְאֶפְלֹטָהּ וְאֶשְׁקֶה כִּי-  
 किनभने-उसले-मेरो-नाम-जान्छ र-उच्च-पार्नेछु मैले-उसलाई-छुटाउनेछु किनभने-उसले-मलाई-प्रेम-गर्छ  
[H7682](#) [H6403](#)

יָדַע שְׁמוֹ:  
[H8034](#) [H3045](#)

परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।

בְּצַדָּהָ

र-उसलाई-सम्मान-दिनेछु

אֲנֹכִי

मैले-उसलाई-छुटाउनेछु

[H0595](#)

עֲמֹרָה

संकटमा-म-उससँग-छु

וְאֶעֱנֶהָ

र-मैले-उसलाई-जवाफ-दिनेछु

וְיִקְרָאֵנִי

उसले-मलाई-पुकार्नेछ

[H7121](#)

15

אֶחֱלֶנָּה וְאֶכְבְּדָהּ:

[H3513](#)

मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

בִּישׁוּעָתִי:

—  
[H3444](#)

וְאֶרְאֶהָ

—  
[H7200](#)

אֲשִׁבֶּינָהּ

र-मेरो-उद्धार-देखाउनेछु  
[H7646](#)

יָמֵיהֶם

उसलाई-तृप्त-गर्नेछु  
[H3117](#)

אָרְךָ

दीर्घ-आयुले  
[H0753](#)

16

अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”